

फल कुहाउने मिंगा  
चाइनीज सीट्रस फ्लाई  
(*Bactrocera minax*)



प्रदेश सरकार  
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय  
कृषि विकास निर्देशनालय  
प्रदेश नं. १, विराटनगर, नेपाल

## परिचय

फलफूल तथा तरकारी वालीहरुमा फल कुहाउने औंसा प्रमुख विनासकारी कीरा हो । औंसाको माउ एक थरीको झिङ्गा कीरा हो । जसका ३५० विभिन्न जातहरु आर्थिक महत्वका छन् । यस फल कुहाउने औंसा कीराको संख्या, जात, मौसम र स्थान अनुसार कीराले ९० देखि १०० प्रतिशतसम्म फलफूल तथा तरकारीमा क्षति गर्न सक्छ । यो कीराको प्रकोप सबै हावापानीमा फैलिएको पाइन्छ । नेपालमा १७ जातको फल कुहाउने औंसा कीरा पाइएता पनि चाइनीज सीट्रस फ्लाइ (Bactrocera minax) ले सुन्तला जात फलफूलमा पार्ने असर झन बढ्दो छ ।

## कीराको वर्गीकरण

Kingdom	:	Animalia
Phylum	:	Arthropoda
kingdom	:	Animalia
Phylum	:	Arthropoda
Order	:	dipteral
Family	:	Tephritidae
Sub family	:	Dacini
Class	:	Insecta
Genus	:	Bactrocera

fruits and vegetables which can lead to up to 90-100% yield loss, depending on fruit fly population, locality, variety and season.

## कीराको पहिचानः

फल कुहाउने औंसा अन्य झिङ्गाको तुलनामा यस कीरामा विभिन्न रूपहरु जस्तै झिङ्गा, औंसा, प्यूपाहरु ठूला आकारका हुन्छन् । झिङ्गाको शरीर १२ मि. मि. र पखेटा १० मि. मि. औसत नापका हुन्छन् पोथी झिङ्गाको पेटको अन्तिम भागमा चुच्चो बांकीको भागमा लाम्चिलो फुल पार्ने अंग स्पष्ट देखिन्छ । सुन्तले-पहेलो र खैरो रंगको शरीरमा पहेला धब्बा / धर्काहरु देखिन्छन् जसले बारुलाको भान गराउदछ । अधिल्ला पखेटाहरुको अधिल्लो भागमा गहिरो खैरो रंगको केही फराकिलो धब्बा हुन्छ । छातीको माथिल्लो भागमा पहेला तीन धर्काहरु हुन्छन् । पेटखण्ड अन्य जातिको तुलनामा लाम्चो हुन्छ ।

## जीवनचक्रः

यो कीराको ४ वटा अवस्थाहरु हुन्छ र कीराको जात, स्थान र मौसम अनुसार जीवन अवधि फरक फरक हुन सक्छ । यस कीराको जीवन चक्र पुरा गर्न १ वर्षको समय

लगाउद्ध जब कि अन्यले १ वर्षमा कम से कम ५ देखि ८ पटक सम्म जीवन चक्र पुरा गर्दछन् ।

## क) फुल

वैशाखको दोश्रो साता देखि पोथी झिङ्गाहरु बगैँचामा देखा पर्न थाल्दछन् जसले जेष्ठको चौथो साता देखि आषाढ्को चौथोसाता सम्ममा गुच्चा अकार र त्यसदेखि माथिल्ला बनोटका फलहरुमा आफ्ना फुलहरु राखिसकेका हुन्छन् । फलमा यिनिहरुले बोका छेडेर गुदीमा एक पटकमा लगभग ३-४ वटा फुलहरु पार्छ । पोथी झिङ्गाले जीवनकाल भरिमा चैत्र देखि साउन महिनाको अवधिमा कम्तिमा ५० वटा सम्म फुलहरु पार्न सक्छन् । झिङ्गाले फुल पारेको फल हरुमा धब्बा देखि सकिन्छ तर तरकारी वर्गमा धब्बा देखि कठिन पर्दछ । १ देखि २ दिनसम्म फलमा रहन्छ ।

## ख) औंसा


यी फल भित्र रहेको फुलवाट ३० दिनमा औंसा बनिसक्छन् । यो अवस्थामा कीराले फलको बोका भित्रको गुदी खान्छ । १५ देखि १९ मि.मि. लाम्चा छिपिएका औंसाहरु क्रिम-सेता वर्णका हुन्छन् र मुखांश कालो हुन्छ ।

## ग) प्युपा


लगभग ६० दिनसम्म गुदी खाएर छिपिएका औंसा कीरा रहेको फल भुइमा झेरेर १५० देखि २०० दिन सम्म फलवाट निस्की माटोभित्र ४ देखि ५ से.मि. मुनि अचल अवस्था (प्युपा) मा जान्छन तर झेरेका फलहरुमा नछिपिएका औंसाहरु भएमा लगभग १५ दिनसम्म फल भित्रै रस र गुदी खाइवस्थान् र छिप्पसके पछि बोकामा प्वाल बनाइ माटो मुनि अचल अवस्थामा जान्छन । खैरा-पहेला रंगका प्यूपाहरु ८ देखि ११ मि.मि. लाम्चा हुन्छन् ।

## घ) वयस्क अवस्था

अचल अवस्थामा बस्न गएका कीराहरु लगभग ५ देखि ७ महिना पछि वैशाखको दोश्रो साता पुनः झिङ्गाको रूपमा बगैँचामा देखा पर्न थाल्दछन् । अचल अवस्थावाट वयस्कमा परिणत हुदा ४८ घण्टा सम्म पानी नपाएमा कीरा मर्दछन् । पोथी झिङ्गाको अन्तिम पेट खण्डमा चुच्चो परेको लाम्चिलो फुल पार्ने अङ्ग स्पष्ट देखिन्छ ।



चित्र न.१ चाइनीज सीट्रस फ्लाइको जीवन चक्र



चित्र नं २ सुन्तला जात फलहरूमा चाइनीज सीट्रस फ्लाइको वार्षिक गतिविधि

### क्षति गर्ने वाली:

सुन्तलाजात फलफुल ( सुन्तला, जुनार, निवुवा, विमिरा ), अम्वक, मेवा, आप आदी ।



चित्र नं ३ सुन्तला जात फलफुलमा औंसा कीराले गरेको क्षति ।

### क्षतिको पहिचानः

पोथी झिंगाले फलमा फुल पार्दछन् र त्यसबाट निस्केका औंसाहरु फल भित्र गुदी खाएर हुर्कन्छन् जसले गर्दा कलिला फलहरु पहेलिन्छन् साथै स साना धब्बाहरु देखिन्छ ।



- क) प्युपावाट निस्केको फिँगा ख) फलमा पुरेको फिँगा ग) फल पार्दै
- घ) फुल पारेको ठाउँ ड) फुल पारेको ठाउँको ढोब च) फुल पारेको ठाउँदेखि कहिन थालेको
- छ) गुदी खादैगरेको औंसा ज) छिप्पिएको औंसा बोक प्लापारी निस्केदै
- (झ) माटो मुनि प्युपा बन्ने तयारीमा छिप्पिएको औंसा ।

चित्र नं ४ सुन्तला जात फलमा औंसा कीराको जीवन चक्र ।

### व्यवस्थापनः

- कीराले संक्रमण गरेका फलहरु हरेक सातामा संकलन गरी १ देखि १.५ मिटर गहिरो खाडल खनि कम्तिमा ३० से.मि. भित्र पर्ने गरी पुर्नु पर्छ ।

- यस प्रकार बर्गैचामा संकलित झरेका फलहरू प्लाइटिकको थैलामा राखि औंसाहरु मर्ने गरी नष्ट गर्ने वा गाई वस्तुलाई खुवाउने वा गोवर ग्रांसमा हाल्न सकिन्छ ।
- वयष्क झिंगाले फुल पार्ने समय-वैशाख, जेष्ठ, आषाढ महिनामा फलको आकार गुच्छा जत्रो हुंदा दैहिक विषादी जस्तै: डाइमिथोएट (रोगर) ३० ई.सी.लाई प्रति लिटर पानीमा १.५ मि.लि. वा इमिडाक्लोरोप्रिड(एटम) १७.८ एस.एल.लाई प्रति ४ लिटर पानीमा १.० मि.लि. मिसाई उत्त क्षोलको स्पेयर पुरै बर्गैचामा १५-१५ दिनको फरकमा छर्नु उचित हुन्छ ।
- पोथी झिंगालाई फुल पार्नको लागि प्रोटिनयुक्त खानाको अवश्यकता पर्दछ । तसर्थ, वैशाख, जेष्ठ, आषाढ महिना तिर पोथी झिंगाहरु प्रोटिनको खोजीमा हुन्छन् । यस बखत प्रति लिटर पानीमा प्रोटिन हाईड्रोलाइसेट ५ ग्राम र मालाथियन २ मि.लि. वा क्लोरोपाइरिफोस ०.५ मि.लि. वा फिप्रोनिल ५% एस.सी. २-३ मि.लि. मिसाई छर्नु उचित हुन्छ ।
- पानीमा २०% प्रोटिन हाईड्रोलाइजेटको चारोको पासोमा प्रयोग गरी झिंगाहरुलाई बलझाई सामुहिक तरिकाले मार्न सकिन्छ ।
- "न्यु ल्युर" नाम भएको तरल हाईड्रोलाइजेट प्रोटिनमा पानी र कीटनाशक विषादी मिसाएर झिंगाहरुलाई बलझाई सामुहिक तरिकाले यिनिहरुलाई मार्न सकिन्छ । यस प्रकारको विषादियुक्त पासो तयार गर्न १ लिटर पानीमा ७.५ मि.लि. "न्यु ल्युर" र मालाथियन २ मि.लि. वा क्लोरोपाइरिफोस ०.५ मि.लि. मिसाउनु पर्छ र यसरी तयार भएको घोललाई रुखमा छर्कनु पर्दछ । रुखहरुको संख्या र अवस्था अनुसार एक हेक्टर (२० रोपनि वा ३० कट्टा) को बर्गैचामा औपत २५० लिटर पानी (१०० देखि ४०० लिटर) को आवश्यकता पर्छ विषादीयुक्त पासोमा मालाथियन भए फलहरु टिप्प ७ दिन र क्लोरोपाइरिफोस भए ३५ दिन अनिवार्य रूपले पर्खनु पर्दछ ।

#### सन्दर्भ सामाग्री:

1. Adhikari ,D. and Joshi ,S.L. 2015. Problem and management of Chinese Fruit Fly (Bactrocera minax ) in citrus fruits. Plant Protection Directorate, Nepal (In Nepali Language ).
2. Adhikari ,D. and Joshi ,S.L. 2019. Chinese Fruit Fly

(*Bactrocera minax* ) in citrus fruits.PMAMP, Junar Zone, Sindhuli (In Nepali Language ).

3. Ekman J.2015. applied horticultural research. Fruitfly management for horticulture grower.
4. Adhikari, D. 2013. A Report on Pest Status Survey of Sweet orange. District Agriculture Development Office, Sindhuli, Nepal.
5. Nepal China Agreement, 2012. The Agreement between People's Republican China, General Administration on Quality Supervision, Monitoring and Quarantine and Government of Nepal. Department of Agriculture for Phytosanitary Protocol to export Nepalese citrus fruits from Nepal to China on 2012. 1-6.
6. Shrestha, K.B. 2006. Surveillance of Fruit Fly in Fruits.Proceedings of National Workshop on Integrated Pest Management (IPM) August 25-26th, 2006. Plant Protection Society Nepal: 81-89
7. Plant Health Australia (2011). The Australian Handbook for the Identification of Fruit Flies. Version 1.0. Plant Health Australia. Canberra, ACT.
8. CABI, 2007. Crop protection compendium. CAB International (Available at: <http://www.cabicompendium.org/cpc>)

# गोलभेडाको पात खन्ने कीरा

## Tomato Leaf Miner (*Tuta Absoluta*)

पहिचान तथा व्यक्तिगति



प्रदेश सरकार  
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय  
कृषि विकास निर्देशनालय  
प्रदेश नं. १, विराटनगर, नेपाल

## परिचय:

गोलभेडाको पात खन्ने कीरा (*Tuta absoluta*) पुतली वर्गमा पर्ने गोलभेडा वालीको एक विनाशकारी शत्रुजीव हो। यो कीराको उत्पत्ति ल्याटिन अमेरीका बाट संकेतित फल र प्याकिङ्ग गर्ने वस्तुवाट युरोप, उत्तर अफ्रिका र अन्य मुलुकहरूमा छारिएको मानिन्छ। यो कीरा नेपालमा भित्रिएको तथ्य नेपाल कृषि अनुसन्धान परिषद द्वारा विभिन्न नमुनाको परिक्षणवाट २०७३ जेठ ३ गते पुष्ट भएको थियो। हाल यो कीरा मुलुकभर फैलिरहेको पाइएको छ। यस किराले खुल्ला ठाउमा र टनेल भित्र लगाइएको वालीमा पनि क्षति गर्दछ।

### कीराको वर्गिकरण

Family	: Gelichiidae
Order	: Lepidoptera
Class	: Insecta
Phylum	: Arthropoda
Genus	: Tuta
Species	: <i>absoluta</i>

### कीराको पहिचान:

यो कीराको वयस्क पुतली अवस्था ५-६ मिमि लामो, अधिल्लो पखेटा खैरो तथा खरानी रगंको साथै कालो धब्बाहरू भएको हुन्छ। कीराको प्रकोप भएको गोलभेडा वारीमा वोट हल्लाउदा वयस्क कीराहरू उडेको देख सकिन्छ। यो कीराको लार्भा अवस्थामा टाउको पछाडी ढाडमा कालो खैरो रङ्गको अर्धचन्द्राकार आकृतिले यो कीराको पहिचान गर्न सकिन्छ। लार्भाले कलिलो फलहरूको भेट्नो वरपर स-साना ध्वालहरू देखिनुका साथै फल वाहिर कालो दिसा हरू देख सकिन्छ।


### जीवनचक्र:

यो कीराको ४ वटा अवस्थाहरू हुन्छ।

- फुल: वयस्क पोथी कीराले प्राय जसो पातको तल्लो भाग, मुना, डाँठ र कलिलो फलको भेट्नोमा क्रिम जस्तो सेतो फुलहरू पादछ। पोथीले आफ्नो जीवनकालमा सरदर २६० वटा सम्म फुल पार्न सक्दछ।
- लार्भा: फुलवाट करिव १ हसा पछि लार्भा निस्कन्छन। यो नै वालीको मुख्य हानी गर्ने अवस्था हो। यो कीराको लार्भाको ४ वटा अवस्था हुन्छ। सुरुमा सेतो हरीयो रङ्गको हुन्छ भने पछि गुलाबी रङ्गको हुन्छ। पुर्ण विकसित लार्भाको लम्बाई ०.९ मिमि सम्मको हुन्छ र लार्भाको भागमा कालो

धब्बा हुन्छ। यो कीराको लार्भा अवस्था औसतमा २ हसाको हुन्छ। लार्भाले कलिलो पात तथा डाँठमा सुरुङ्ग वनाइ खान्छ र क्षति गर्दछ।

- प्युपा अवस्था: यो कीराको अचल अवस्था माटोमा वा पातको सुरुङ्ग भित्र हुन्छ।
- वयस्क: कीराको वयस्क पुतली रातीमा सक्रिय हुन्छ। पोथी को जीवन अवधि १० देखि १५ दिनको हुन्छ र भाले कीराको जीवन अवधि ६ देखि ७ दिनको हुन्छ। औसत तापक्रम २०-२७ डिग्री से.मा यो कीराको जीवन चक्र सरदर २४ दिनमा पुरा हुन्छ।



चित्र न.१ गोलभेडाको पात खन्ने कीराको जीवनचक्र

### क्षति गर्ने वाली:

टमाटर, आलु, भेन्टा, खोर्सानी, सुर्तीहरूमा यो कीराको प्रकोप वढि पाइन्छ।

### क्षतिको पहिचान:

- यो कीराले वाली अवधिभर जुनसुकै अवस्थामा पनि क्षति गर्न सक्दछ। विरुद्धाको सर्वै भागमा पात, फल, मुना, काण्डमा यो कीराको क्षति देख सकिन्छ।
- लार्भाले कलिलो पात तथा डाँठमा सुरुङ्ग वनाउछ, पातको वीचको हरियो भाग खाएर

झिल्ली मात्र वाकी रहन्छ र त्यस भित्र कालो दिसा र कीराको लार्भा अवस्था देख सकिन्छ ।

- मुनामा आक्रमण गरेको अवस्थामा मुनाको आकार र वृद्धिमा फरक देखिनुका साथै फल वाहिर कालो दिसा देख्न सकिन्छ ।
- क्षतिग्रस्त फलमा पछि रोगकारक शुद्धम जीवाणु ढुसी वा व्याकटेरीयाको प्रवेश भइ



चित्र न.२ गोलभेडाको पात खन्ने कीराल फलमा गरेको क्षति ।



चित्र न.३ गोलभेडाको पात खन्ने कीराले मुनामागरेको क्षति ।



चित्र न.४ गोलभेडाको पात खन्ने कीराले पातमा गरेको क्षति ।

### व्यवस्थापन

यो कीराको व्यवस्थापन गर्नका लागि तपशिल वमोजिमको विधिहरु अपनाउनुपर्दछ:

- ❖ स्वस्थ विरुवा रोप्ने: कीराको वयस्क अवस्थाले विरुवाको नर्सरी अवस्थामा नै फुल पारेर क्षतिको सुरुवात गर्न सक्ने भएकाले गोलभेडाका वेनहरु जाली घर भित्र नर्सरी ट्रेमा हुकाउन सकिन्छ ।
- ❖ खेती गर्ने तरीका: कीराको जीवनीको अचल अवस्था माटो मुनि पुरा हुने भएकाले यसको जीवन चक्रमा खलल पुर्याउन जमिनको गहिरो खनजोत गर्ने, नियमित रूपमा सिंचाइ गर्ने साथै प्लाष्टिकको छाप्रो प्रयोग गर्न सकिन्छ ।

❖ बालीचक अपनाउने: यो कीराले क्षति गर्ने (आलु, भण्टा, सुर्ती, टमाटर, खोर्सानी) बाली वाहेक सगँ बाली चक्र अपनाउने ।

❖ पासोको प्रयोग: टुटा र टिएलएम ल्युर लाइ पानीको पासोमा, च्यापच्यापे पासो (स्टिकि ट्र्याप) मा वा वत्तीको पासोको प्रयोग गरी अनुगमन गर्ने । प्रति रोपनी ५ पासोको प्रयोग गरेमा व्यवस्थापनमा समेत सहयोग पुगदछ ।

❖ सरसफाइ: कीराले क्षति भएका भागहरु र बालीका अवशेष नष्ट गर्ने र रातको समयमा सुकेका पातपतिङ्गर जलाएर वा आगो बालेमा कीराहरु आकर्षित भइ जलेर नष्ट हुन्छन् । साथै खेतबारीमा प्रयोग हुने औजार, उपकरण, क्रेट विसंक्रमण गर्ने ।

❖ क्वारेन्टाइन अपनाउने: कीराको क्षति भएको ठाउवाट विरुवा तथा उपज अन्यत्र ओसारपसार नगर्ने ।

❖ जाली घर भित्र खेती गर्ने: खेतीमा यो कीराको प्रवेश रोक्न कीरा नछिर्ने जाली घर भित्र खेती गर्न सकिन्छ ।

❖ प्राकृतिक शत्रुहरुको संरक्षण गर्ने: हामीले खेती गर्ने वातावरणमा यी कीराहरुलाई नोक्सान गरिदिने मित्रजीवहरु खाइदिने शिकारी कीराहरु र यसको फुलमा आफ्नो फुल पारेर परजीविकरण गर्ने परजीवी वारुलाहरु (जस्तै: ट्राइकोग्रामा) हुन सक्दछन् । तिनको अनुगमन, पहिचान र संरक्षण गर्ने ।

❖ विषादीको प्रयोग: विभिन्न विषादीहरु आलोपालो गरी प्रयोग गर्ने ।

- जैविक विषादी बि.टि. १% डब्ल्युपि १-२ ग्राम/लि पानीमा छ्रेने (पर्खने समय ) ।
- ढुसीजन्य जैविक विषादी मेटाराइजीयम एनीसोप्लि २ ग्राम/लिटर पानीमा मिसाइ माटो भिजाएर कीराको लार्भा र प्युपा अवस्थालाई नियन्त्रण गर्न सकिन्छ ।
- वानस्पतिक विषादी निमजन्य एजाडिराक्टिन १% इसी ३ एम एल/लिटर पानीमा मिसाइ छ्रेने वा झोलमल विषादी को प्रयोग गर्ने ।
- क्लोरएण्ट्रानिलिप्रोल १८.५% एस सी ३ मिलि /१० लि पानीमा मिसाइ छ्रेने (पर्खने अवधि ७ दिन ) ।
- स्पिनोस्याड ४५% एस सी १ मिलि/लि. पानीमा मिसाइ छ्रेने (पर्खने अवधि ७ दिन ) ।
- नुभालुरोन १०% इसी १ मिलि/लि पानीमा मिसाइ छ्रेने (पर्खने अवधि ७ दिन ) ।
- इवामेक्टिन बेन्जोएट ५% एसजी १ मिलि/३ लि पानीमा मिसाइ छ्रेने (पर्खने अवधि १० दिन ) ।

- इन्डोक्साकार्व १५.८% इसी १ मिलि/लि. पानीमा मिसाइ छर्ने (पर्खने अवधि १० दिन)।

यसको अलवा खेतवारीको नियमित अनुगमन गर्न आवस्यक हुन्छ। यो कीराको व्यवस्थापनका लागि उपलब्ध विभिन्न विधिहरू एकीकृत र सामुदायिक रूपमा अपनाउनु पर्दछ। साथै तरकारी कृषक समुदाय तरकारीको बेचविखनमा संलग्न व्यापारी तथा उपभोक्ताहरू सबै सामुहिक तवरते लाग्नु पर्ने जरुरी छ।

रासायनिक विषादी प्रयोग गर्दा सुरक्षात्मक उपायहरू अवलम्बन गर्नुपर्दछ।

### सन्दर्भ सामाग्री

1. वाली संरक्षण निर्देशनालय | २०७३। गोलभेडाको पात खन्ने कीरा Tomato Leaf Miner; *Tuta absoluta* (Meyrick)
2. Bajracharya, A. R., Mainali, R. P., Bhat, B., Bista, S., Shashank, P. R. and Meshram, N. M. 2016. The first record of South American tomato leaf miner, *Tuta absoluta* (Meyrick 1917) (Lepidoptera: Gelechiidae) in Nepal.
3. जिल्ला कृषि विकास कार्यालय, काभ्रे | २०७३/७४। गोलभेडाको पात खन्ने कीरा *Tuta absoluta* चिनारी तथा व्यवस्थापन।
4. Plantwise. 2014. Pest Management Decision Guide. Tomato Leaf Miner *Tuta absoluta*.
5. *Tuta absoluta* (Tomato Leaf Miner)- Fact Sheet 2016.
6. [http://www.inspec\\_on.gc.ca/plants/plant-pests-invasive-species/insects/tomato](http://www.inspec_on.gc.ca/plants/plant-pests-invasive-species/insects/tomato)
7. [http://www.youtube.com/watch?v=4mmu0c\\_m7UY&list=PLIoGWfGiGlBRI8Rn088gqxuydZJ28JHIKk](http://www.youtube.com/watch?v=4mmu0c_m7UY&list=PLIoGWfGiGlBRI8Rn088gqxuydZJ28JHIKk)  
<https://www.koppert.com/pests/tuta-absoluta/>
8. <http://www.idenepal.org/what/tuta.html>
9. IARC Resistance action committee. 2011. Recommendations for sustainable and effective resistance management -The *Tuta absoluta* and Tomato Leafminer or Tomato Borer.

गोलभेडामा लाग्ने पात खन्ने कीराको व्यवस्थापनमा सजगता अपनाओ, कीरावाट हुने क्षती न्युनिकरणका लागि एकीकृत शत्रुजीव व्यवस्थापन प्रणाली अपनाओ।



कृषि विकास निर्देशनालय, विराटनगर

फोन न. ०२१-५२६५८६, ०२१-५२९३५८

ईमेल: [doadprovince1@gmail.com](mailto:doadprovince1@gmail.com)

वेबसाइट: <https://doad.p1.gov.np>